



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको ईजाजतपत्रप्राप्त संस्था (राष्ट्रिय स्तरको)

केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौं ।
फोन ०१-४५३४९२१/२२, ४५२८४८१
Central Office: Kamalpokhari, Kathmandu
Tel-1-4534921/22, 4528481
E-mail: info@swbbl.com.np
Web Site: www.swbbl.com.np

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.

केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौं ।

कर्जामा लिने

ब्याजदर सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०८३/०३/३१)

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन २०८२ को निर्देशन नं. १४/०८२ को बुँदा नं. २ मा व्यवस्था भए बमोजिम यस वित्तीय संस्थाबाट मिति २०८३ श्रावण १ गतेदेखि २०८३ असोज मसान्तसम्म प्रवाह हुने ऋर्जाहरूमा स्थिर तथा परिवर्तनीय ब्याजदर देहाय अनुसार रहने व्यहोरा नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन २०८२ को निर्देशन नं. १४/०८२ को बुँदा नं. ४ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

(क) २०८३ श्रावण १ गतेदेखि २०८३ असोज मसान्तसम्म प्रवाह हुने लघु कर्जामा ।

क्र. सं.	विवरण	स्थिर ब्याजदर (Fixed Interest Rate)	परिवर्तनीय ब्याजदर (Adjustable Interest Rate)		
		ब्याज प्रतिशत	आधारदर	प्रिमियम	कायम ब्याज दर
१	साधारण कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
२	मौसमी कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
३	नवीकरणीय ऊर्जा कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
४	वातावरणीय कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
५	घर मर्मत तथा सुधार कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
६	विशिष्ट सदस्यलाई विशेष कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
७	परियोजना कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
८	आकस्मिक कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
९	ग्रामीण पर्यटन व्यवसाय कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
१०	व्यवसाय पुनःस्थापना कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत

(ख) २०८३ श्रावण १ गतेदेखि २०८३ आषाढ मसान्तसम्म प्रवाह हुने लघु व्यवसाय कर्जामा ।

क्र. सं.	विवरण	स्थिर ब्याजदर (Fixed Interest Rate)	परिवर्तनीय ब्याजदर (Adjustable Interest Rate)		
		ब्याज प्रतिशत	आधारदर	प्रिमियम	ब्याज प्रतिशत
१	लघु उद्यम कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
२	लघु उद्यम चालु पुँजी कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
३	वैदेशिक रोजगार कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
४	घर निर्माण कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत
५	शिक्षा कर्जा	१३.८८ प्रतिशत	१२.३३ प्रतिशत	१.५५ प्रतिशत	१३.८८ प्रतिशत

नोट :

- २०८२ आषाढ मसान्तमा वक्यौता रहेको कर्जाको हकमा १५ प्रतिशत ब्याजदर कायम गरिएको छ ।
- आ.व. २०८२ श्रावण १ गतेदेखि २०८३ असार मसान्तसम्म प्रवाह गरिएको कर्जाको हकमा कर्जा प्रवाह गर्दाको समयमा ग्राहक सदस्यले छनौट गरे अनुसार स्थिर वा परिवर्तनीय ब्याजदर तय गरे अनुसार कायम गरिएको छ ।
- स्थिर ब्याजदर छनौट गरेका ऋणीको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन ।
- परिवर्तित ब्याजदर छनौट गरेका ऋणीहरूको त्रैमासिक रुपमा आधारदर परिवर्तन सँगै ब्याजदर समेत परिवर्तन हुनेछ तर प्रिमियम दर यथावत रहनेछ ।
- कर्जाको बाँकी सावाँमा ब्याज गणना गरिनेछ ।



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
Swabalamban Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको ईजाजतपत्रप्राप्त संस्था (राष्ट्रिय स्तरको)

केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौं ।
फोन ०१-४५३४९२९/२२, ४५२८४८९
Central Office: Kamalpokhari, Kathmandu
Tel-1-4534921/22, 4528481
E-mail: info@swbbl.com.np
Web Site: www.swbbl.com.np

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.

केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौं ।

निक्षेप वा बचतमा दिने ब्याजदर सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०८३/०३/३१)

यस लघुवित्त वित्तीय संस्थाले निक्षेप वा बचतमा दिने वार्षिक ब्याजदर मिति २०८३ श्रावण १ गतेदेखि २०८३ असोज मसान्तसम्म देहाय बमोजिम रहने ब्यहोरा नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन-२०८२ को निर्देशन नं १४/०८२ को बुँदा नं. ४ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

क्र. सं.	विवरण	ब्याज प्रतिशत
१	समूह बचत	७.५ प्रतिशत
२	केन्द्र कोष बचत	७.५ प्रतिशत
३	व्यक्तिगत बचत	७.५ प्रतिशत
४	शिक्षा/पेन्सन बचत	१० वर्ष अवधिकोमा डेढी अर्थात् जम्मा भएको रकममा ५० प्रतिशत थप साथै, १५ वर्ष अवधिकोमा दोब्बर अर्थात् जम्मा भएको रकममा शत प्रतिशत थप ।
५	पर्व बचत	७.५ प्रतिशत
६	उपकार कोष बचत	७.५ प्रतिशत
७	स्वावलम्बन बचत	७.५ प्रतिशत
८	स्वावलम्बी बचत	सदस्यले रु.५,०००/- वा सोको गुणनफलले आउने अंक बराबर अधिकतम रु.५०,०००/- सम्मको निश्चित रकमबाट खाता खोल्ने र शुरुमा जम्मा गरेको रकमको १ प्रतिशत रकम ४८ किस्ता सम्म जम्मा गरेपछि ४९ किस्तामा (४ वर्षमा) शुरुमा जम्मा गरेको रकमको दोब्बर फिर्ता ।
९	बाल बचत	७.५ प्रतिशत
१०	बीमा प्रिमियम बचत	७.५ प्रतिशत
११	प्रोत्साहन बचत	७.५ प्रतिशत